

मिति २०७९/०१/०५ गतेको गाउँ कार्यपालिका बैठकको निर्णय

प्रस्तावित विषयहरू:-

१. समिक्षा सम्बन्धमा ।
२. रकमान्तर सम्बन्धमा ।
३. संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्बन्धमा ।
४. आवधिक योजना प्रतिवेदन सम्बन्धमा ।
५. राजश्व सुधार योजना प्रतिवेदन सम्बन्धमा ।
६. साम्देव गुम्बा डि.पि.आर. प्रतिवेदन सम्बन्धमा ।
७. समपूरक कोष सम्बन्धमा ।
८. पार्वति लुईटेलको निवेदन सम्बन्धमा ।
९. मगर संग्रालय र शिगदेम्बा महादेव मन्दिर निर्माणका लागि जग्गा व्यवस्थापन सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रुपमा कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी बनाउन सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा करार सेवा शुल्क र विविध खर्च शिर्षकमा रकम अपुग भएको हुँदा देहाय बमोजिम रकमान्तर गरी आगामि गाउँ सभामा अनुमोदनको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.स.	कार्यक्रमको नाम	मौजुदा रकम	थप रकम	घट रकम	संशोधित रकम
१	पारिश्रमिक कर्मचारी	२७,०४,७१६.८६	०।००	४,५०,०००।००	२२,५४,७१६।८६

२	करार सेवा शुल्क	२४,९९,०००।००	२,५०,०००।००	०।००	२७,४९,०००।००
३	विविध खर्च	१,९८,८६०।००	२,००,०००।००	०।००	३,९८,८६०।००
जम्मा		५४,०२,५७६।८६	४,५०,०००।००	४,५०,०००।००	५४,०२,५७६।८६

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यस गाउँ कार्यपालिकाको कार्यालय र बाग्मति बौद्धिक समाज काठमाण्डौं, नेपाल बीच मिति २०७८/०५/३० गतेको सम्झौता अनुरूप तयार भएको यस गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरी आगामि गाउँ सभामा अनुमोदनको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा आवधिक योजना निर्माण गर्न यस गाउँ कार्यपालिकाको कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र, प्रदेश नं. १ बीच मिति २०७८/०७/१६ गते भएको समझदारी पत्रानुसार गाउँपालिकाको आवधिक योजना निर्माण कार्यको लागि यस गाउँ कार्यपालिकाको कार्यालय र पाथवे ईन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि. बीच मिति २०७८/०९/०५ गते भएको सम्झौता अनुसार तयार भएको यस गाउँपालिकाको आवधिक योजना प्रतिवेदन स्वीकृत गरी आगामि गाउँ सभामा अनुमोदनको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा राजश्व सुधार कार्ययोजना निर्माण गर्न यस गाउँ कार्यपालिकाको कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र, प्रदेश नं. १ बीच मिति २०७८/०८/१८ गते भएको समझदारी पत्रानुसार गाउँपालिकाको राजश्व सुधार कार्ययोजना निर्माण कार्यको लागि यस गाउँ कार्यपालिकाको कार्यालय र सिभिल ओएसिस ईन्जिनियरिङ प्रा.लि. बीच मिति २०७८/०९/११ गते भएको सम्झौता अनुसार तयार भएको यस गाउँपालिकाको राजश्व सुधार कार्ययोजना प्रतिवेदन स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा यस गाउँ कार्यपालिकाको कार्यालय र ओरिजिन बिल्डर्स एण्ड कन्सल्टेन्ट प्रा.लि., ललितपुर बीच मिति २०७८/१२/२१ को सम्झौता अनुरूप

तयार भएको नेपाल साम्देम गुम्बा लिखु गा.पा. ९, ओखलढुंगाको डि.पि.आर. प्रतिवेदन स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम समपूरक कोष (कुटीडाँडा गाम्नाड्टार सडक, गाम्नाड्टार भञ्ज्याङ्ग सडक, प्रशासकीय भवन निर्माण र अन्य) शिर्षकबाट बाँकि रकम रु. १३,८७,९५६।६७ देहाय बमोजिम बजेट रकमान्तर गरी आगामि गाउँसभामा अनुमोदनको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क) सडक बोर्ड नेपालबाट विनियोजित रु.१२,००,०००।०० बजेटबाट कुटीडाँडा मुलपधेरा सडक निर्माण योजना सञ्चालन गर्ने र गाउँपालिकाको समपुरक कोषबाट रु.३,००,०००।००० लागत साझेदारी गर्ने ।

ख) स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, प्रदेश नं. १ ईटहरीको च.नं. ५९ मिति २०७८/१०/०२ गतेको पत्रानुसार नेपाल साम्देम गुम्बा लिखु गा.पा. ९ गुम्बा निर्माणको लागि रु.४०,००,०००।०० बजेट विनियोजन भएकोमा सोही पत्रानुसार स्थानीय तह तथा उपभोक्ता संस्थाले ३०% बराबर (रु.१७,१५,०००।००) लागत साझेदारी गर्नु पर्ने भएकोमा यस गाउँपालिकाको समपुरक कोषबाट रु.१०,८७,९५६।६७ लागत साझेदारी गर्ने र बाकि रकम रु.६,२७,०४३।३३ उपभोक्ता संस्थाबाट लागत साझेदारी हुने गरी कार्यक्रम कार्यान्वयन गर्ने तथा डि.पि.आर. वापतको रकम सोही कार्यक्रमबाट व्यवस्थापन गर्ने ।

८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा मिति २०७९/०१/०४ गते पार्वति लुईटिलले हिसाव छानविन गरी न्याय दिलाई पाँउ भनि पेश गरेको निवेदन उपर छानविन गरी कार्यालयमा प्रतिवेदन पेश गर्न देहायको छानविन समिति निर्माण गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

संयोजक - रचना मैनालि (शिक्षा अधिकृत)

सदस्य - बलराम फुयल (लेखापाल)

सदस्य - बिद्यालयको सम्बन्धीत लेखापरीक्षक

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा मगर संग्रालय र शिद्वेश्वर महादेव मन्दिर निर्माणका लागि सम्बन्धीत संस्थाको नाममा निःशुल्क जग्गा व्यवस्थापन तथा रजिष्ट्रेशन पास कार्यको

लागि वडा नं. ६ का वडाध्यक्ष टिकाराम क्याप्ल्याकी मगरलाई प्रतिनिधि खटाउने सर्वसम्मतबाट निर्णय गरियो ।